



दुप्चेस्वर गाउँपालिका

स्थानीय राजपत्र

खण्ड ५ संख्या १ माघ १८, २०७८ साल

भाग-१

दुप्चेस्वर गाउँपालिकाको
गाउँ कार्यपालिकाको कार्यालय

नुवाकोट

बागमती प्रदेश, नेपाल

दुप्चेस्वर क्षेत्र बिकास कोष ऐन, २०७४ (दोस्रो संसोधन)

दुप्वेश्वर क्षेत्र विकास कोषको व्यवस्था गर्न बनेका ऐन

प्रस्तावना : श्री दुप्वेश्वर क्षेत्रको सुरक्षा सम्भार र विकास गर्न तथा सर्वसाधारण जनताको सदाचार र सुविधा कायम गर्न दुप्वेश्वर क्षेत्र विकास कोष सम्बन्धि व्यवस्था गर्न वाञ्छनियक भएकोले

दुप्वेश्वर गाउँ सभाबाट यो ऐन बनाइएको छ ।

१ संक्षिप्त नाम र प्रारम्भ :

१.१ यस ऐन को नाम "दुप्वेश्वर क्षेत्र विकास कोष ऐन २०७४" रहेको छ ।

१.२ यो ऐन स्थानीय राजपत्रमा प्रकाशित पछि लागु हुने छ ।

२ परिभाषा :

२.१ विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा

२.१.१ "दुप्वेश्वर क्षेत्र" दुप्वेश्वर क्षेत्रको सुरक्षा, सम्भार र विकासके लागि दुप्वेश्वर गाउँपालिकाले तोकिएको सीमाक्षेत्रभित्रको क्षेत्र सम्झनु पर्दछ ।

२.१.२ "कोष" भन्नाले दफा ३ बमोजिम स्थापना भएको दुज्चेधर क्षेत्र विकास कोष सम्झनु पर्छ ।

२.१.३.....

२.१.४ "अध्यक्ष" भन्नाले कोषको अध्यक्ष सम्झनु पर्छ ।

२.१.५ "उपाध्यक्ष" भन्नाले कोषको उपाध्यक्ष सम्झनु पर्छ ।

२.१.६ "सचिव" भन्नाले कोषको सचिव सम्झनु पर्छ ।

२.१.७ "कोषाध्यक्ष" भन्नाले कोषको कोषाध्यक्ष सम्झनु पर्छ ।

२.१.८ "परिषद्" कोष संचालको निमित्त दफा ८ बमोजिम गठन भएको दुज्चेधर क्षेत्र विकास कोषको सञ्चालक परिषद् सम्झनु पर्छ ।

२.१.९ "गाउँपालिका" भन्नाले दुज्चेधर गाउँपालिकालाई सम्झनु पर्छ ।

२.१.१० "चन्दा" भन्नाले कोषलाई सहयोग स्वरूप दाताले प्रदान गर्ने नगद, जिन्सी र चल अचल सम्पत्ति समेत सम्झनु पर्छ ।

२.१.११ "तोकिएको" वा "तोकिएबमोजिम" भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।

३ कोषको स्थापना :

३.१ दुप्वेश्वर क्षेत्रको विकासको लागि दुप्वेश्वर क्षेत्र विकास कोष नामको एक कोष स्थापना हुनेछ ।

३.२ कोषको कार्यालय दुप्वेश्वर गाउँपालिका वडा नं ६ मा हुनेछ ।

४ कोष स्वशासित संस्था हुने :

४.१ कोष अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगिठत संस्था हुनेछ ।

४.२ कोषको सबै काम कारवाईको निमित्त आफ्नो छुट्टै छाप हुनेछ ।

४.३ कोषले व्यक्ति सरह चल अचल सम्पत्ति खरिद गर्न, प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा आवश्यकतानुसार अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।

४.४ कोषले व्यक्ति सरह नालिस उजूर र कोष उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।

५ संरक्षक :

६ कोषको उद्देश्य :

६.१ कोषको उद्देश्य देहाय बमोजिम हुनेछ :

६.१.१ देवादिदेव दुप्वेश्वर महादेव दुप्वेश्वर क्षेत्र हिन्दु, बौद्ध समेतको उपासना केन्द्र र सनातन तीर्थस्थलका रूपमा रहिआएकोले यस दुप्वेश्वर क्षेत्रलाई सोही बमोजिम कायम गर्ने,

६.१.२ श्री दुप्वेश्वरको आदर्श, गरिमा एवं महत्व अनुरूप दुप्वेश्वर क्षेत्रको योजनावद्ध रूपमा सुरक्षा, सम्भार तथा विकास गर्ने,

६.१.३ दुप्वेश्वर क्षेत्र प्राचिन, ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा राष्ट्रिय महत्वका वस्तु वा स्थलहरू श्री दुप्वेश्वरको चल अचल श्रीसम्पत्ति तथा प्राकृतिक सम्पदाको सम्भार, संरक्षण तथा सम्बर्द्धन गर्ने ।

६.१.४ श्री दुप्वेश्वर मन्दिर लगायत दुप्वेश्वर क्षेत्रभित्र रहेका राजगुठी अन्तर्गतका सबै देव देवीको मन्दिरहरूमा परम्परागत धार्मिक रीतिस्थित बमोजिम साँस्कृतिक चाडपर्व तथा सामाजिक र लोककल्याणकारी कार्य, पूजाआजा सञ्चालनको व्यवस्था मिलाउने ।

६.१.५ स्वदेश तथा विदेशका तमाम हिन्दु/बौद्ध धर्मावलम्बीहरू तथा पर्यटक सम्तको सुविधाको लागि यस पावन तीर्थस्थललाई यथोचित रूपमा योजनाबद्ध रूपले सुधार गरी राष्ट्रिय / अन्तराष्ट्रिय स्तरको तीर्थस्थलको रूपमा विकास गर्ने ।

६.१.६ यस ऐन बमोजिमको उद्देश्य अनुरूप अन्य कार्यहरू सुव्यवस्थित रूपले गर्ने ।

७ कोषको अध्यक्ष: दुप्चेश्वर गाउँपालिका गाउँकार्यापालिकाको अध्यक्ष कोषको अध्यक्ष हुने छ ।

८ दुप्चेश्वर क्षेत्र विकास संचालन परिषद्को गठन :

८.१ कोषको सम्पूर्ण कारवाहीको सञ्चालन तथा रेखदेख गर्नको लागि दुप्चेश्वर गाउँपालिकाको अध्यक्षको अध्यक्षतामा एक दुप्चेश्वर क्षेत्र विकास कोष सञ्चालक परिषद् गठन गरिनेछ ।

८.२ उपदफा ८.१ बमोजिम गठन हुने परिषदमा देहायबमोजिमका सदस्यहरू रहनेछन :

८.२.१ दुप्चेश्वर गाउँपालिका गाउँकार्यापालिकाको उपाध्यक्ष कोषको उपाध्यक्ष हुने छ ।

८.२.२ दुप्चेश्वर गाउँपालिका अध्यक्षबाट वडा अध्यक्षहरू मध्येबाट कोषको सचिव मनोनित गरिनेछ ।

८.२.३ दुप्वेश्वर गाउँपालिका अध्यक्षबाट कोषको कोषाध्यक्ष मनोनित गरिनेछ ।

८.२.४ दुप्वेश्वर गाउँपालिका सवै ७ वटै वडाका वडा अध्यक्षहरु क्षेत्र विकास कोष संचालक परिषद्को सदस्य रहेने छन ।

८.२.५ दुप्वेश्वर महादेव-मन्दिरको मुल पुजारी (सदस्य) हुनेछ ।

८.२.६ दुप्वेश्वर गाउँपालिका गाउँकार्यपालिको बैठकको निर्णयबाट मनोनित महिला सदस्य एक जना सदस्य हुनेछ ।

८.२.७ दुप्वेश्वर गाउँपालिका गाउँकार्यपालिको बैठकको निर्णयबाट मनोनित दलित सदस्य एक जना सदस्य हुनेछ ।

८.२.८ दुप्वेश्वर गाउँपालिका गाउँकार्यपालिको बैठकको निर्णयबाट मनोनित अल्पसंख्यक सदस्य एक जना सदस्य हुनेछ ।

९ परिषद्को काम कर्तव्य र अधिकार :

९.१ परिषद्को काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :

९.१.१ यो ऐन बमोजिम कोषको उदेश्य पुरा गर्नको लागि प्रयत्नशील रहने ।

९.१.२ अध्यक्षबाट समय समयमा हुने मार्गदर्शनको पालना गर्ने, गराउने

९.१.३ दुष्पेश्वर क्षेत्र गुरुयोजना र वार्षिक योजना तथा तदनुरूपका कार्यक्रमहरू स्वीकृत गरी कार्यान्वयन गराउने ।

९.१.४ श्री दुष्पेश्वर मन्दिर लगायत क्षेत्रमित्र रहेका राजगुठी अन्तर्गतका सबै देव देवीका मन्दिरहरूमा पूजा आजा, पर्व उत्सव लगायतका परम्परादेखि चलिआएका सबै किसिमका धार्मिक कार्यहरू र सो क्षेत्रमा परम्परागत रीतिस्थितका अन्य कार्यहरू सञ्चालनको व्यवस्था गर्ने गराउने ।

९.१.५ दुष्पेश्वर क्षेत्रको विकास तथा धार्मिक रीतिस्थित बमोजिम कार्य सञ्चालन गर्ने सम्बन्धमा समय समयमा अध्ययन, अनुसन्धान, कार्यशाला गोष्ठी आदिको आयोजना गर्ने गराउने

९.१.६ दुष्पेश्वर मन्दिर दुष्पेश्वर क्षेत्रमित्र रहेका देव देवीसँग सम्बन्धित दुष्पेश्वर क्षेत्रमित्रका सबै प्रकारका घर जग्गा, मठ, मन्दिर, देवालय, सत्तल, पाटी, पौवा समेतको संरक्षणको व्यवस्था मिलाउने ।

९.१.७ दुप्चेश्वर क्षेत्रभित्रको मठ मन्दिर, सत्तल, पाटी पौवा, ढुङगेधारा, घाट, बगैचा, बनजंडगल र श्री दुप्चेश्वर क्षेत्रभित्र रहेका सबै देव देवीसँग सम्बन्धित सबै किसिमका गुठी अन्तर्गत दुप्चेश्वर क्षेत्रभित्र वा बाहिर रहेका ऐलानी र पर्ति जग्गाको क्षेत्रफल समेत खुलाई लगत तयार गर्ने

९.१.८ श्री दुप्चेश्वर गुठी जग्गाको उपभोग र उपयोगको आधारमा समय समयमा कुत, रैतान-ठेक्का, भाडा वा जिन्सी वा नगदी महसुल निर्धारण गर्ने ।

९.१.९ योजना र कार्यक्रमहरू कार्यान्वयन गर्न चाहिने वित्तीय साधनहरूको आवश्यक व्यवस्था गर्ने

९.१.१० कोषको उद्देश्य परिपुर्तिका लागि आवश्यकता अनुसार विभिन्न समिति तथा उपसमितिहरू गठन गर्ने ।

९.१.११ उपदफा ९.१.१० बमोजिम गिठत विभिन्न समिति तथा उपसमितिहरूको निमित्त नीति निर्धारण गरी आवश्यक मार्गदर्शन वा निर्देशन दिने तथा तिनीहरूको कामको समिक्षा र मुल्याङकन गर्ने ।

९.१.१२ दुपुचेश्वर क्षेत्रको योजना र दुपुचेश्वर क्षेत्रभित्रको कुनै स्थान विशेषको महत्व मान्यता र सम्बेदनशीलतालाई ध्यानमा राखी त्यस्ता स्थानहरूमा गर्न नहुने कार्यहरू तोकी निषेध र नियन्त्रण गर्ने ।

९.१.१३ यस ऐन बमोजिम कोषको उद्देश्य परिपूर्तिका लागि गर्नुपर्ने कार्यहरू सम्बन्धित निकाय र व्यक्तिहरूबाट यथाधि कार्यान्वयन गर्न लगाउने ।

९.१.१४ योजना र कार्यक्रम कार्यान्वयन गर्दा स्थानीय इकाई तथा जनताको सहभागिता जुटाउने र कार्यान्वयन गरिन योजना र कार्यक्रम बारे जनतामा भ्रम र अन्यौल नहुने गरी जनसाधारणलाई समय समयमा स्पष्ट जानकारी गराउने ।

९.१.१५ दुपुचेश्वर क्षेत्रको योजनावद्ध रूपमा विकास गर्दा सुव्यवस्थित रूपले निर्माण, मर्मत सम्भार र सरसफाई गरी स्वच्छ वातावरण कायम गर्ने ।

९.१.१६ खानेपानी, पानीढल, निकास ढल, विजुली, टेलीफोन, सडक आदी जस्ता अन्य आधारभूत सार्वजनिक उपयोगीताका साधनहरू सुव्यवस्थित गर्ने र फोहर मैला हुन नपाउने गरी स्वच्छता कायम गर्न नियमित एवं प्रभावकारी कार्यविधि अपनाउने ।

९.१.१७ दुप्चेश्वर क्षेत्रमा वृक्षारोपण, बन, बगैचा, उद्यान, अन्य जीवजन्तु तथा वन सम्पदा आदि समेतको व्यवस्था गर्ने ।

९.१.१८ दुप्चेश्वर क्षेत्रको घाट, चित्तास्थल, नदीको जलमार्ग, जलपदार्थ, जलप्रवाह तथा वालुवा अदीको सुव्यवस्थित रूपमा संरक्षण र प्रवर्द्धन गर्ने ।

९.१.१९ दुप्चेश्वर क्षेत्रमा प्रदुषण हुन नदिई स्वच्छ वातावरण कायम गर्न आवश्यक मापदण्ड बनाई गाउँपालिकाबाट स्विकृत प्राप्त गरि लागू गर्ने ।

९.१.२० दुप्चेश्वर क्षेत्रलाई तिर्थस्थलको रूपमा रक्षा गर्न र सदुपयोगका लागि व्यापक जनचेतना ल्याउन उपयुक्त माध्यमबाट प्रचार प्रसार गर्ने र जनसहभागिता परिचालन गर्ने ।

९.१.२१ दुप्चेश्वर क्षेत्रमा गरिने निर्माण सम्बन्धमा आवश्यक मापदण्ड तोक्ने र प्रचलित कानून बमोजिम गाउँपालिका मार्फत घर जग्गा प्राप्त गर्ने तथा विभिन्न कार्यका लागि जग्गा छुटयाउने आदि कार्यहरू गर्ने ।

९.१.२२ श्री दुप्चेश्वर र दुप्चेश्वर क्षेत्रभित्रका मठ मन्दिरमा चढाइएको दान, भेटी, उपहार तथा

नियमित र विशेष पुजाको हिसाब तोकिए बमोजिम पारदर्शी बनाउने र कोषमा दाखिला गराउने ।

९.१.२३ कोषको आम्दानीको तोकिए बमोजिमको हिस्सा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण जस्ता सामाजिक र कल्याणकारी काममा लगाउने ।

९.क मूल पुजारी तथा अन्य पुजारीके नियुक्ति :

९.क.१ श्री दुप्वेश्वर मन्दिरको मूल पुजारी तथा अन्य पुजारी नियुक्ति परिषद्को सिफारिसमा अध्यक्षबाट हुनेछ ।

९.क.२ उपदफा १०.क.१ मा उल्लेख भएका बाहेक अन्य मठ मन्दिरको पुजारी, भण्डारी र विसेटको नियुक्ति परिषदबाट हुनेछ ।

१० परिषदको बैठक :

१०.१ अध्यक्ष वा परिषदको बैठकका अध्यक्षता गर्ने व्यक्तिको निर्देशन अनुसार परिषद्को सचिवले मिति, समय र स्थान तोकिए परिषदको बैठक बोलाउनेछ ।

१०.२ परिषदको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र नीजको अनुपस्थितिमा उपाध्यक्षले बैठकको अध्यक्षता गर्नेछ ।

१०.३ उपदफा १०.२ मा जुनसुकै कुरा उल्लेख गरिएको भएतापनी परिषदको वार्षिक कार्यक्रम, बजेट र चौमासिक प्रगति समीक्षा बारे छलफल हुने परिषदको बैठकको अध्यक्षता अध्यक्षले गर्नु पर्नेछ ।

१०.४ बैठक बस्ने सूचना गर्दा आवश्यकताअनुसार मनासिव समय तोकी सूचना गर्नुपर्नेछ ।

१०.५ परिषदको बैठक साधारणत वर्षको चार पटक बस्नेछ । तर अध्यक्षबाट निर्देशन भएमा जतिसुकै पटक पनि बस्न सक्नेछ ।

१०.६ सचिवले बैठकको निर्णय पुस्तिका राख्नेछ ।

१०.७ बैठक सम्बन्धि आवश्यक अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

११ कर्मचारीको व्यवस्था :

११.१ परिषद्मा प्रशासन र समग्र व्यवस्थापन हेर्न एक जना प्रशासनको कर्मचारी रहेने छ ।

११.२ प्रशासनको कर्मचारी तथा अन्य कर्मचारीहरुको नियुक्ति, वर्खास्त, तलबभत्ता लगाएत अन्य सुविधाहरुको निर्धारण सम्बन्धी व्यवस्था दुप्वेश्वर क्षेत्र विकास कोषको सिफारिसमा परिषद्को अध्यक्षले गर्ने छ ।

१२ कार्य सञ्चालन विधि : परिषद्को अन्तिम कार्य सञ्चालन विधि तथा उपदफा १०.१.६ अन्तर्गत गठित विभिन्न समिति तथा उप-समितिहरूको बैठक सम्बन्धी कार्यविधि र आन्तरिक कार्य सञ्चालन विधि परिषदले निर्धारण गरे बमोजिम हुनेछ ।

१३ गाउँपालिकाको नियन्त्रणमा रहने :

१३.१ दुप्वेश्वर क्षेत्रभित्रका वन, जंगल र पर्ति जग्गाहरू गाउँपालिकाको नियन्त्रणमा रहनेछ । दुप्वेश्वर क्षेत्रभित्रका पाटी, पौवा, सत्तल, मठ, मन्दिर वा देवालय र तिनीहरूले चर्चेका जग्गा, पोखरी, खोलाको बगर र वन जंगल कुनै व्यक्ति वा संस्थाको नाममा दर्ता गरेको भए त्यस्तो दर्ता कदर हुनेछ । सरकारको नियन्त्रणमा भएको वन, जंगल, पर्ति जग्गा कुनै व्यक्ति वा संघ संस्थालाई हहक छाडी वा नछाडी भोग चलन गर्न दिन पाइने छैन ।

१३.२ परिषद्ले दुप्वेश्वर क्षेत्रको विकास गर्नका लागि वन, जंगल, र ऐलानी पर्ति जग्गाहरूको योजनाबद्ध रूपमा विकास गर्न र प्रयोगमा ल्याउन उपदफा १६.१ व्यवस्थाले कुनै बाधा पुर्याएको मानिने छैन ।

१४ परिषद्को स्वीकृति लिनु पर्ने :

१४.१ कोषको उद्देश्य परिपूर्तिका लागि स्वीकृत योजना तथा कार्यक्रमहरू आवश्यकता अनुसार कार्यन्वयन गर्न प्रचलित नेपाल कानून, लालमोहर, सनद, सवाल तथा अन्य लिखितहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि दुप्वेश्वर क्षेत्रभित्र परिषद्ले निषेध गरेको ठाउँमा कसैले हक भोगको जग्गा कुनै प्रकारले हक हस्तारण गर्न र निर्माण सम्बन्धी कुनै कार्य गर्न हुँदैन । त्यसरी परिषद्ले निषेध गरेको ठाउँमा बाहेक अन्य ठाउँमा निर्माण सम्बन्धी कार्य गर्दा समितिले समय समयमा निर्धारण गरिदिएको मापदण्ड बमोजिम मात्र गर्नु पर्नेछ ।

१४.२ उपदफा १४.१ बमोजिम परिषद्ले मापदण्ड निर्धारण गर्न भवन, सडक, बाटो, पुल, पानी, ढल, शौचालय तथा टेलिफोन लाइन खम्बा र अन्य आधारभूत सार्वजनिक उपयोगिताको विषयहरूमा समेत मापदण्ड निर्धारण गरी लागु गर्न सक्नेछ ।

१४.३ उपदफा १४.१ र १४.२ बमोजिम मापदण्ड निर्धारण गरी छुट्याइ दिएको ठाउँहरूमा परिषद्को पूर्व स्वीकृति विना कसैले आफ्नो हक भोगको जग्गामा पनि नयाँ निर्माण पुनः निर्माण, साविक आधार र शैली परिवर्तन, थपघट, मर्मत वा अन्य निर्माण सम्बन्धी कार्य गर्न पाइने छैन ।

१४.४ निर्माण सम्बन्धी विषयमा नक्सा सहित वा रहित स्वीकृत दिने वा नक्सा पास गर्ने दायित्व भएका दुप्वेश्वर गाउँपालिका विकास योजना कार्यन्वन परिषद् वा अन्या निकायले परिषद्को पूर्व स्वीकृति नलिइ निर्माण सम्बन्धी नक्सा पास वा स्वीकृत दिन हुँदैन ।

१४.५ परिषद्को पूर्व स्वीकृति लिई गर्नुपर्ने निर्माण कार्य सम्बन्धमा परिषद्को पूर्व स्वीकृति नभई कुनै व्यक्तिले नक्सा पास गराई वा नगराई निर्माण कार्य गरेमा वा नक्सा पास गरि दिएमा त्यस्तो निर्माण कार्य गर्ने व्यक्ति र नक्सा पास गरिदिने सम्बन्धित व्यक्ति वा निकायलाई परिषद्ले कानूनले तोकिए बमोजिम सजाय गर्न सक्नेछ । त्यसरी परिषद्को पूर्व स्वीकृति नलिई गरेको निर्माण सम्बन्ध कार्य र उपदफा ९.१.२१ बमोजिम निर्धारित मापदण्ड वा नीति निर्देशन विपरित स्वीकृति दिइएको निर्माण सम्बन्धित कार्य परिषद्ले रोक्न र निर्माण भईसकेकोमा सो भत्काउन सक्नेछ र त्यसरी भत्काउँदा लागेको खर्च समेत सम्बन्धित व्यक्तिबाट असूल उपर गरि लिन सक्नेछ ।

१४.६ उपदफा १७.५ बमोजिम निर्माण सम्बन्धित अनधिकृत कार्यहरू रोक्ने, भत्काउने वा सजायको आदेश उपर चित्त नबुझ्ने पक्षले त्यस्तो आदेश सुनेको वा पाएको मितिले पन्ध्र दिन भित्र जिल्ला अदालत समक्ष पुनरावेदन दिन सक्नेछ ।

१४.७ दुष्चेस्वर क्षेत्रभिन्न सवारी साधनको आवागमन गर्न, विसाउन, चलचित्र खिचन, फोटो खिचन, पोष्टर वा तस्वीर टाँस्न कुनै किसिमको मेला गर्न वा अन्य प्रचार प्रसार गर्न परिषद्को स्वीकृत लिनु पर्ने गरि परिषद्ले व्यवस्था, नियन्त्रण तथा निषेद गर्न सक्नेछ । तर परम्परागत नाचगान, चाडपर्व, मेला गर्न वा चलाउन परिषद्को स्वीकृति लिनु पर्नेछैन ।

१४.८ निर्माण सम्बन्धि कार्यको स्वीकृति दिने सम्बन्धमा परिषद्ले निर्धारण गरिदिएको मापदण्ड, नीति निर्देशन विपरित स्वीकृति दिएमा त्यसरी स्वीकृती दिने दुष्चेस्वर गाउँपालिका विकास योजना कार्यान्वयन परिषद्का सम्बन्धित व्यक्तिलाई विभागीय सजाय हुनेछ ।

१४.९ माथिका उपदफाहरु बमोजिम परिषद्ले गर्नुपर्ने कार्य दुष्चेस्वर गाउँ विकास योजना कार्यान्वयन परिषद्ले गर्नेछ । तर परिषद्ले चाहेमा त्यस्तो कार्य जुनसुकै बखत आफैले वा अन्य कुनै निकाय वा अधिकारीबाट गर्न गराउन सक्नेछ ।

१४.१० दुष्चेस्वर क्षेत्रभिन्नका विभिन्न गुठी वा सार्वजनिक वा सरकारी जग्गाहरुका सम्बन्धमा प्रचलित कानूनद्वारा प्राप्त अधिकार बमोजिम हक हस्तान्तरण गर्न वा परिवर्तन गर्न वा अन्य कुनै पनि किसिमबाट कसैलाई भोग चलन गर्ने गरि दिनु भन्दा अघि परिषद्को स्वीकृति विना लिने दिने गरी

गरेको काम गाउँपालिकाले जुनसुकै बखत बदर गर्न सक्नेछ
।

१४.क श्री दुप्वेश्वरको पूजा आजा र मन्दिर रेखदेख सम्बन्धि
व्यवस्था :

१४.क.१ श्री दुप्वेश्वर महादेव मन्दिरको रेखदेख गर्ने कर्तव्य
कोषको हुनेछ र श्री दुप्वेश्वरको मन्दिरको विभिन्न पूजाआजा
चलाउने कर्तव्य मूल पुजारीको हुनेछ ।

१४.क.२ उपदफा १४.क.१ मा लेखिएको बाहेक दुप्वेश्वर
मूल पुजारीके तालुकमा रहेका सबै काम कुरा परिषद्
अन्तर्गत रहनेछ र त्यसको सञ्चालन, असूल, तहसीलाको
रेखदेख र नियन्त्रण तथा व्यक्ति विशेषबाट मन्दिरमा गरिने
पूजाआजा, दक्षिणा, भेटी, दस्तुर तथा दुप्वेश्वर क्षेत्रभिन्न
गरिने विभिन्न कामको लागि हुने खर्च सम्बन्धि व्यवस्था
परिषद्ले तोके बमोजिम हुनेछ ।

१५ कोष तथा खाता:

१५.१ परिषद्ले कोषका निमित्त गाउँपालिका भित्र वा बाहिर
कुनै पनि क्षेत्र संस्था वा व्यक्तिबाट चन्दा उपलब्ध गर्न वा
गराउन सक्नेछ । त्यस्तो कार्यमा परिषद् आफैले वा उपदफा
९.१.१० अन्तर्गत गठित विभिन्न समिति वा उपसमिति वा

अन्य कुनै निकाय वा व्यक्तिद्वारा सम्पर्क राखी चन्दा प्राप्त गर्न सक्नेछ ।

१५.२ चन्दा प्राप्त गर्ने प्रकृत्याका सम्बन्धमा अन्य आवश्यक कुराहरू परिषद्ले निर्धारण गरिदिए बमोजिम हुनेछ ।

१५.३ कोषमा देहायका रकमहरू रहनेछन :

१५.३.१ नेपाल सरकार तथा प्रदेश सरकारले दुप्वेश्वर क्षेत्रको विकासको निमित्त प्रदान गरेको रकम,

१५.३.२ दुप्वेश्वर गाउँपालिकाले प्रदान गरेको रकम

१५.३.३ नेपालभिन्न वा बाहिरका क्षेत्र, संस्था वा व्यक्तिहरूले कोषको निमित्त प्रदान गरेको चन्दा ।

१५.३.३.क श्री दुप्वेश्वर महादेव र दुप्वेश्वर क्षेत्रसँग सम्बन्धित सबै प्रकारका गूठी जग्गाको आयस्ताबाट प्राप्त हुने रकम,

१५.३.३.ख श्री दुप्वेश्वर क्षेत्रभिन्नका विभिन्न मन्दिरहरूबाट प्राप्त हुने दक्षिणा र भेटीको रकम

१५.३.४ कोषको अधिकतक आयस्ता र सुरक्षा हुने गरी लगानी गरी आर्जन गरेको रकम

१५.३.५ कोषले उपलब्ध गराएको सेवा वापत प्राप्त हुन
आएको शुल्क वा रकम

१५.३.६ अन्य स्रोतबाट प्राप्त रकम वा चन्दा

१५.३.७ दुष्पेश्वर क्षेत्र विकास कोषको लागि आर्थिक
सहयोगको रूपमा दुष्पेश्वर गाउँपालिकाबाट प्राप्त गर्न सक्ने
छ भने कोषमा आवश्यकता भन्दा बढी रकम बचत हुदा
कोषको परिषदको निर्णयनुसार गाउँपालिकालाई आर्थिक
सहयोग गर्ने सक्नेछ ।

१५.४ कोष सञ्चालनको सुविधाको निमित्त कोषले
गाउँपालिका भित्र वा बाहिरका बैंकहरूमा कुनैपनि मुद्रा खाता
खोली रकम जम्मा गरी खाता सञ्चालन गर्न सक्नेछ ।

१५.४.१ कोषको बैंक खाताको संचालन अध्यक्ष, सचिव र
कोषाध्यक्ष संयुक्त दस्तखतबाट गरिनेछ

१५.५ कोषको तर्फबाट गर्नुपर्ने सबै खर्च कोषबाट बेहोरिने
छ ।

१५.६ कोषको खाताको सञ्चालन परिषद्ले निर्धारण गरे
बमोजिम हुनेछ ।

१५.क सम्झौता गर्दा गाउँपालिकाको स्वीकृति लिनुपर्ने :
कोषले आफ्नो कार्य सञ्चालनको सिलसिलामा कुनै स्वदेशी

वा विदेशी संस्था वा निकायसँग सम्झौता गर्दा गाउँपालिकाको स्वीकृति लिनु पर्नेछ ।

१६ लेखा र लेखा परिक्षण :

१६.१ कोषको आय—व्ययको लेखा परिषद्ले निर्धारण गरे बमोजिम राखिनेछ ।

१६.२ कोषको लेखापरीक्षण गाउँपालिकाले तोके बमोजिम हुनेछ ।

१६.३ गाउँपालिकाले चाहेमा कोषको हिसाब किताब सम्बन्धि कागजात र अन्य नगदी जिन्सी समेत जुनसुकै बखत जाँचन सक्नेछ ।

१७ अधिकार प्रत्यायोजन : परिषद्ले आफ्नो अधिकार आवश्यकता अनुसार परिषद्का सदस्य वा उपदफा ९.१.१० अन्तर्गत गठित समिति वा उपसमिति वा त्यस्तो समिति वा उपसमितिका सदस्यलाई प्रत्यायोजन गर्न सक्नेछ ।

१७.क कोषको पूर्व सहमति लिनु पर्ने : कुनै सरकारी वा गैर सरकारी निकायले प्रचलित कानून बमोजिम आफूलाई प्राप्त अधिकार दुष्चेस्वर क्षेत्रभिन्न प्रयोग गर्नुअघि कोषको पूर्व सहमति लिनु पर्नेछ । त्यसरी कोषको पूर्व सहमति नलिई दुष्चेस्वर क्षेत्रभिन्न कुनै काम कारवाहि गरेमा त्यस्तो काम कारवाही बदर हुनेछ ।

१८ नियम बनाउने अधिकार:

१८.१ यस ऐन उदेश्य पूर्तिका लागि कोषले देहायका विषयमा नियमहरू बनाउन सक्नेछ र यसरी बनाएको नियम गाउँपालिकाबाट स्वीकृत भएको हुनुपर्नेछ

१८.१.१ कोषले गर्नुपर्ने प्रशासनिक कामको सम्बन्धमा

१८.१.२ कोषले गर्नुपर्ने आर्थिक कामको सम्बन्धमा

१८.१.३ कोषका कर्मचारीको नियुक्ति, पारिश्रमिक, सुविधा र सेवाको शर्त सम्बन्धमा

१८.१.४ दुप्वेश्वर क्षेत्रभित्रका गुठीको आयस्ताको सम्बन्धमा ।

१८.१.५ दुप्वेश्वर क्षेत्रभित्रको विकास निर्माण कार्यको सम्बन्धमा ।

१८.१.६ अन्य आवश्यक विषयमा ।

१८.क आचार संहिता बनाई लागू गर्ने : परिषद्ले श्री दुप्वेश्वर मन्दिरको पूजाआजामा संलग्न हुने पुजारी, भण्डारे, सुसारे लगायत सबै कामदारहरूको आचारसंहिता तयार गर्नुपर्नेछ र त्यस्तो आचारसंहिता गाउँ कार्यपालिकाले स्वीकृत भएपछि लागू हुनेछ ।

२० बचाउ तथा बाधा अड्काउ फुकाउने अधिकार:

२०.१ प्रचलित नेपाल कानून, लालमोहर, सदन, सवाल वा अन्य लिखितहरूमा जुनसुकै कुरा लेखिए तापनि यो ऐनमा उल्लेखित विषयहरूमा यसै ऐन बमोजिम हुनेछ ।

२०.२ यो ऐन कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा से बाधा अड्काउ फुकाउन गाउँपालिकाले आवश्यक सम्झेको आदेश जारी गर्न सक्नेछ ।

आज्ञाले,

विनोद कुमार अधिकारी

प्रमुख प्रशासकीय अधिकृत